



घरेलु तथा परिवार हिंसा

अष्ट्रेलियामा घरेलु तथा परिवार हिंसा स्विकार्य छैन।

घरेलु तथा परिवार हिंसा गैरकानूनी अपराध हो।

यस्तो अपराध गर्ने पुरुष वा महिला जोसुकै पनि जेल जान सक्छ।

यदि तपाईं वा तपाईंले चिनेको मान्छे खतरामा भएको थाहा छ भने प्रहरीलाई **000** मा सम्पर्क गर्नुहोस्।

अष्ट्रेलियामा प्रहरीले सुरक्षा गर्छ र भरोसा गर्न सकिन्छ।

निःशुल्क, गोप्य परामर्श तथा जानकारीका लागि **1800 737 732** मा 1800RESPECT लाई फोन गर्नुहोस्।

यदि तपाईंलाई निःशुल्क दोभाषेको आवश्यकता छ भने, **131 450** मा फोन गर्नुहोस्।

अष्ट्रेलिया सरकार (Australian Government) ले कुनै पनि हालतमा घरेलु र परिवार हिंसा सहँदैन।

पार्टनर अर्थात जोडीलाई उनीहरूको सुरक्षाको धम्की वा डर देखाएर उनीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले गरिने व्यवहार वा धम्की घरेलु तथा पारिवारिक हिंसामा पर्छन्। घरेलु तथा पारिवारिक हिंसामा निम्न कुरा पर्छन्;

- पिट्ने;
- घाँटी निमोट्ने;
- पार्टनर वा परिवारलाई चाहिने अत्यावश्यक पैसा दिन नमान्ने;
- पार्टनरलाई उनका साथी र परिवारबाट अलग्याउने;
- पार्टनरलाई अपमान गर्ने वा निरन्तर आलोचना गर्ने;
- यौन सम्पर्क राष्ट्र जबर्जस्ती गर्ने; र
- बालबालिका वा घरपालुवा जनावरलाई धम्क्याउने।

महिलाको पुरुषको जतिकै समान अधिकार छ।

अष्ट्रेलियामा कानूनले महिला र पुरुषलाई समान व्यवहार गर्छ।

सबैजनाको उनीहरूको परिवार, साथी तथा प्रेमीहरूसँग सकारात्मक अनुभव गर्ने तथा सुरक्षित सम्बन्धमा रहने अधिकार हुन्छ। हिंसा कहिल्यै पनि स्विकार्य हुँदैन। कसैले पनि दुर्व्यवहार वा हिंसा गरेको सहनु पर्दैन।

अष्ट्रेलियामा सहयोग गर्ने साँस्कृतिक संवेदनशील सेवाहरू उपलब्ध छन्।

1800RESPECT अष्ट्रेलियाको राष्ट्रिय लैंगिक हिंसा, परिवार तथा घरेलु हिंसाको परामर्श सेवा हो। यसले निःशुल्क, गोप्य टेलिफोन तथा अनलाइन परामर्श तथा जानकारी प्रदान गर्छ। परामर्शदाताहरूले तपाईंका कुराहरू सुन्नेछन्, प्रश्नहरूका उत्तर दिनेछन् र तपाईंको स्थानीय क्षेत्रमा रहेका अन्य सहायता सेवाहरूमा सिफारिश गर्नेछन्।

1800 737 732 मा फोन गर्नुहोस् वा **1800RESPECT** को वेबसाइट www.1800RESPECT.org.au मा जानुहोस्।

तपाईंलाई दोभाषे चाहिन्छ?

अनुवाद तथा दोभाषे सेवा (**Translating and Interpreting Service (TIS)**) लाई **131 450** मा फोन गर्नुहोस्। TIS को कुनै दोभाषेले अन्य सेवाहरूसँग कुरा गर्न तपाईंलाई मद्दत गर्न सक्छन्, तथापि TIS ले परामर्श प्रदान गर्दैन। सबै फोन कलहरू निःशुल्क तथा गोप्य हुन्छन्।